

मालपोत कार्यालय

आ.व. को बार्षिक प्रगति विवरण

१. जग्गा सम्बन्धी विवरण

(क) नीजि जग्गा सम्बन्धी विवरण

सि.नं.	जग्गाको विवरण	क्षेत्रफल (स्थानीय नाप समेत खुल्ने गरी)		कैफियत
		धनहर खेत	भिट पाखा	
१	अबल			
२	दोयम			
३	सिम			
४	चाहार			
५	अन्य			
जम्मा				

(ख) सरकारी तथा सार्वजानिक जग्गाको विवरण:

सि.नं.	सरकारी/सार्वजानिक जग्गाको किसिम	किता संख्या	क्षेत्रफल	कैफियत
१	सार्वजानिक जग्गा			
२	सरकारी निकायका नाममा रहेका जग्गा			
३	सरकारी/सार्वजनिक जम्मा			
४	भोगाधिकार दिएको जग्गा			

(ग) जग्गाधनी तथा कित्ता संख्या सम्बन्धी विवरणः

२. मुद्दा सम्बन्धी विवरणः

(क) रजिष्ट्रेशन तथा अन्य दस्तावेज़ असूली विवरणः

(ख) रजिस्ट्रेशन दस्तावेजों को असली तथा बाँडफाँड सम्बन्धी विवरणः

कुल रजिस्ट्रेशन असुली	जि.वि.स.मा पठाएको	राजस्वमा जम्मा गरेको	बाँडफाड बाकी	हुन	मालपोत कार्यालयमा प्राप्त ५ प्रतिशत	मालपोत कार्यालयमा प्राप्त रकमको बाडफाँड मालपोत भूमिसुधार नापी	कैफियत
--------------------------	----------------------	-------------------------	-----------------	-----	---	--	--------

--	--	--	--	--	--	--	--	--

(ग) रजिष्ट्रेशनमा छुट पाउनेको नाममा पारित लिखत संख्या र रजिष्ट्रेशन रकम सम्बन्धी विवरणः

सि. नं.	छुट पाउनेको विवरण	पारित लिखत संख्या						छुट रकमको विवरण						कैफियत	
		गतवर्षको			यो वर्षको			गतवर्षको			यो वर्षको				
		ग्रामिण	शहरी	कुल	ग्रामिण	शहरी	कुल	ग्रामिण	शहरी	कुल	ग्रामिण	शहरी	कुल		
१	महिला														
२	दलित														
३	संयुक्त(पति/पत्नी)														
४	एकल महिला														
५	धर्मपुत्र धर्मपुत्री														
६	शहिद परिवार														
७	अपाङ्ग														
८	अन्य														
जम्मा															

कुलपारित संख्या आ.व.....मा:

(क) ग्रामिणः

(ख) नगरपालिका:

(ग) अन्यः

(घ) गुठी जग्गा सम्बन्धी विवरणः

सि.नं.	गुठीको विवरण	किता संख्या	क्षेत्रफल	कैफियत
१	राज गुठी			
२	निजी गुठी			

३ गुठी			
४			

(ड) जग्गाधनीश्रेस्ता सम्बन्धी विवरणः

सि.नं.	मोठको विवरण	गतवर्ष सम्मको	यो वर्षको	जम्मा	कैफियत
१	कुल मोठ ठेली संख्या				
२	बाइन्डिङ भएको मोठ ठेली संख्या				
३	बाइन्डिङ हुन वाँकी				
	जम्मा				

३. विविधः

(क) कार्यालयको नाममा रहेको जग्गा र भवन सम्बन्धी विवरणः

जग्गाको विवरण		भवन				कैफियत	
कि.न.	क्षेत्रफल	कार्यालय		आवास			
		तला/कोठा/संख्या	बनेको साल	तला/कोठा/संख्या	बनेको साल		

(ख) कार्यालयमा रहेको भोतिक सामान सम्बन्धी विवरणः

१. कम्प्युटर थान
२. प्रिन्टर थान
३. फोटोकपीथान

४. फ्रेक्स थान

५. सवारी साधनः

६. अन्य

(ग) जग्गाप्रशासन सम्बन्धी वार्षिक प्रगति प्रतिवेदन

जग्गाधनी संख्या				कित्ता संख्या				दाखेल खारेज					संशोधन				फोटो		
गतको	थप	खा.	जम्मा	गतको	थप	खा.	जम्मा	गतको	यो महिना थप	जम्मा	फछ्यौट	बाकी	गतको	थप	जम्मा	फ.	गतको	थप	जम्मा

(घ) कार्यालयमा हाल कायम रहेको कर्मचारीहरुको दरबन्दी विवरणः

सि.न.	पद	दरबन्दी विवरण			कैफियत
		दरबन्दी संख्या	पदपूर्ति	रिक्त	
१					
२					
३					
४					
५					
६					
७					



नेपाल सरकार
भूमिसुधार तथा व्यवस्था मन्त्रालय
भूमिसुधार तथा व्यवस्था प्रगति विभाग

नेपाल सरकार

भूमिसुधार तथा व्यवस्था मन्त्रालय

(....., शास्त्रा.)

१ नामांगन	१०३०३०३
२ बजारीमिडेशब्क	१०३०३०३
३ निर्देशक फुलाम्बन	१०३०३०३
४ निर्देशक योद्धाना	१०३०३०३
५ क.प. शास्त्रा:	१०३०३०३
६ ला.प. शास्त्रा:	१०३०३०३
७ सा.प. शास्त्रा:	१०३०३०३
८ प्रिए. EST	१०३०३०३
व्यवरमहल, काठमाण्डौ	

पचससूँ : ०६४१०६५ नं ४
चलानी नं २५३

मिति : २०६४।४।२५

विषय : बार्षिक तथा मासिक प्रगति विवरण पठाउने बारे।

श्री मालपोत/भूमिसुधार कार्यालय,

उपर्युक्त विषयमा तहाँवाट हाल सम्म पठाउनु भएको मासिक प्रगति विवरण फाराममा केही परिवर्तन गरी परिमार्जित फाराम १ प्रति नम्ना स्वरूप यसैसाथ संलग्न राखिए पठाइएको छ। सो प्राप्त भएपछि अवदेश्वि यसै परिमार्जित फाराम बम्तीजिम प्रत्येक महिनाको प्रगति अर्थात् महिनाको ७ गते भित्र विभागमा अनिवार्य रूपमा प्राप्त हुने गरी पठाउनु हुनेछ।

साथै नोही, अनिवार्य चर्चत, हदबन्दी जग्गा र कुत धरीटी सम्बन्धी यथार्थ विवरण बार्षिक रूपमा प्राप्त होस भन्ने उद्देश्यले तर्जुमा भएको पाना-३ को थान-१ प्रगति विवरण फाराम समेत यसैसाथ संलग्न छ। सो फाराममा तोकिएको विवरणहरु भरी यो वर्षको लागि आगामी भाद्र मसान्तसम्म र आगामी वर्षदेश्वि श्रावण १५ गते भित्र अनिवार्य रूपले विभागमा पुग्ने गरी पठाउनु हुन र कार्यालयबाट विभिन्न निकाय र विभागमा पठाई आएका अन्य आवधिक प्रगति विवरणहरु समेत तोकिएको समयमा पठाउनु हुन अनुरोध गरिन्दू।

(जीत बहादुर थापा)
निमित्त महानिदेशक

(प्रगति विवरण (भू.सु.त्र.) पठाउने
ठों-सा)

भूमिसुधार तथा व्यवस्था बनान्न
भूमिसुधार तथा व्यवस्थापन दिभाग
गृनिसुधार/गावपोत कार्यालय _____

प्रार्थिक प्रगति विवरण फारम

क) अनिवार्य बचत सम्बन्धी :

पाना -१

सि.नं.	विवरण	इकाई	परिमाण	कैफियत
१.	क) बचतकर्ता संख्या			
	ख) उठेको बचत रकम (विनीताई समेत नगदमा वरिष्ठत गरी हुन आउने कल रकम)			
	ग) कितां भएको बचत रकम (साँबा र व्याज समेत)			
	घ) कितां पाउने बचतकर्ता संख्या			
	ङ) कितां गर्न वाकी बचत रकम			
	च) कितां पाउन वाकी बचतकर्ता संख्या			
२.	मौज्दात रहेको बचत रकम			
	क) कृषि विकास वैक			
	सावाँ :			
	व्याज :			
	जम्मा :			
	ख) अन्य (कुनै अन्य वैकमा भए)			
	सावाँ :			
	व्याज :			
	जम्मा :			
३.	असुल गर्नुपर्ने छाण			
	सावाँ :			
	व्याज :			
	जम्मा :			
	छाण लिने छाणी संख्या			

नयाँ गर्ने

प्रमाणीकृत गर्ने

वार्षिक प्रगति विवरण फॉरम

ख) हदबन्दी सम्बन्धी

पाना - २

सि.नं.	विवरण	परिमाण	कैफियत
१	<u>शिर्षक</u> हदबन्दी भन्दा बढी भई प्राप्त भएको जग्गाको क्षेत्रफल : हदबन्दी जफत भएको जग्गाको क्षेत्रफल : जम्मा प्राप्त भएको मध्ये मोही लागेको जग्गा : प्राप्त भएको मध्ये मोही नलागेको जग्गा : जफत मध्ये मोही लागेको जग्गा : जफत मध्ये मोही नलागेको जग्गा :		
२	<u>हदबन्दी सम्बन्धी मुद्दा</u> ७ नं. फॉटवारी छानविन संख्या हबन्दी सम्बन्धी मुद्दा संख्या जम्मा	६	६
३	<u>जग्गा विक्री वितरण</u> मोही लागेको जग्गा मध्ये वितरीत क्षेत्रफल मोही नलागेको जग्गा मध्ये वितरीत क्षेत्रफल जग्गा पाउने मोही संख्या मोहीले पाएको जग्गाको क्षेत्रफल रा <u>स्कैन्सर</u> गैरमोहीले पाएको क्षेत्रफल शिक्षण संस्थाले पाएको क्षेत्रफल शिक्षण संस्थाको संख्या		
४	<u>क्षतिपूर्ति रकम</u> प्राप्त तथा जफत जग्गाको क्षतिपूर्ति निर्धारित रकम सो मध्ये प्राप्त जग्गाको क्षतिपूर्ति रकम सो मध्ये जफत जग्गाको क्षतिपूर्ति रकम प्राप्त मध्ये जग्गावालाले पाएको रकम पाउने जग्गावाला संख्या		


वार्षिक प्रगति विवरण फाराना

पाना - ३

सि.नं.	विवरण	परिमाण	कैफियत
५	विवरण हुन बाँकी क्षतिपूर्ति रकम दैकमा जम्मा रहेको रकम जफत भएको क्षतिपूर्ति रकम मध्ये राजश्वभा जम्मा भएको रकम राजश्वभा जम्मा गर्न बाँकी रकम		
६	हदबन्दी छुट सम्बन्धी कृषि प्रयोजनको लागि छुट भएको क्षेत्रफल छुट लिने जग्गाधारी संख्या उद्योग प्रयोजनको लागि छुट भएको क्षेत्रफल	१	
	छुट लिने उद्योग संख्या	५	
	अन्य छुट भएको क्षेत्रफल	१	
	छुट दिएको संख्या	५	

ग) कृत धरौटी सम्बन्धी

धरौटी राखेको रकम		
फिर्ता पाएको धरौटी रकम		
फिर्ता हुन बाँकी धरौटी रकम		
सदरस्याहा भएको रकम		
सदरस्याहा हुन बाँकी रकम		



 ३/८
 ४/८

लोक सभापति
मन्त्रिमण्डप नगर पालिका समिति
भूमिसुधार नथा व्यवस्थापन विभाग
ठूडिसुधार कार्यालय

आ. व.

तात्कालिक प्रगति विवरण

क्र. सं.	विवरण	परीक्षे मुद्रा संख्या			परीक्षाट मुद्रा संख्या			पार्श्वी मुद्रा संख्या			कैफियत
		गत महिना सम्बन्धित माहिना सम्बन्धित	वसं माहिना को	जन्मा	२ वर्ष मित्रको	२ वर्ष नाथको	जन्मा	२ वर्ष मित्रको	२ वर्ष नाथको	जन्मा	
१.	मोही कायम										
२.	मोही गावसारी										
३.	मोही बढ़खनी										
४.	सहायता										
५.	लंगरमरी										
६.	मोही प्रमाणपत्र पाठ										
७.	कृत वार्ता दिनांक मोही निष्पासन										
८.	विशेष भवांड पाठ										
९.	मोही हवानन्दी छलनिवान										
१०.	उत्त.										
	(क) जन्मा										
११.	मोही संघटकम्										
१२.	छाडपत्र										
१३.	१. जन्मा छाड भाइको/बेटामा भएको २. एकास्तगीत परिवारीमध्य ३. मोहीको तत्काल नभई										
१४.	४. मिलापन ५. अदानताको फैसला ६. दृष्टि अन्तराको याचा ७. निष्पासन भएका ८. जन्मा जोत्त छाडेको										
१५.	९०. उत्त. *										
	(ख) जन्मा										
१६.	१३. दृष्टि निष्पासन सम्बन्धी										
१७.	१. मोहीको निवेदन २. ज.घ.को निवेदन ३. संपूर्ण निवेदन										
	(ग) जन्मा										
१८.	कूल मुद्रा (क्रमांक)										
१९.	१३. बाटकाह भएको जन्मा तथा रकमको विवरण	गत महिना सम्बन्धित	यो महिना सम्बन्धित	यो महिना सम्बन्धित							
२०.	१. ज.घ.से पाएको जन्मा २. मोहीसे पाएको जन्मा जन्मा ३. मोहीसे पाएको रकम र. ४. ज.घ.से पाएको रकम र. जन्मा										
२१.	दफ्तर ११ अन्तरिक्ष मोही संगतकहा भएको जन्माको छेवफल										
२२.	मोही जन्मन्दी खुद अपिलेच **										
२३.	१. कायम रहन आएको मोही २. मोही आयोको जन्माको छेवफल										

नोट :

१. जन्माको ले.फ.को इकाई रोपनी, विवाह, व.पि. को ही स्पष्ट सुनाउने।
२. मुद्राको विवरण भर्नी २ वर्ष भित्रको वा नापेको के ही अनिवार्य हापमा सम्बन्धित महलमा खुलाउनु चाहीँ छ।
३. जा.व.यो शुल्या भावण महिनाको विवरण पठाउदा नह बर्चिको जिम्मेदारी सोरको भन्ने नेवि सो महलमा समावेश गर्ने।
- * उल्लेखित (१.-३) बाटक अन्य करायाटा मोही संगतकहा भएमा अन्य महलमा समावेश गर्ने।
- ** यो महल भर्ना मोही संगत कहा भएको खाए, पुरे संगतकहा भएको मोही संख्या र छेवफल तथा पुरे मोहीपांड भएको मोही संख्या र छेवफलबाट कहा गरी र मोही कायम भूमिकाट यस कायम हन गएको मोही संख्या एवं कायम गरिएको छेवफल यस वरी खुद कायम हन आउने मोही संख्या र छेवफल उल्लेख गर्ने।
४. मोही संगतकहा हुदा निवाको दुरी मोही संगत कहा नभई असिक्क रूपमा भाव कहा भएको संषष्ठमा सो मोही संख्या कहा वर्गाने।

लायर. गर्ने

लायर. गर्ने

लायर. गर्ने

2, 2019

अनुसूची ४

प्रगति प्रतिवेदन पठाउने ढाँचा
(दफा १३ को उपदफा ३ सँग सम्बन्धित)
(प्रत्येक कार्यालयको अलग-अलग पेश गर्ने

(क) पूँजिगत तर्फ

आ.व.

कार्यालयको नाम :

प्रगति अवधि

(चौमासिक/वार्षिक)

क्र. सं.	शीर्षक/कार्यक्रम	स्थानीय कोषबाट		विभागीय कोषबाट		दुखे कोषबाट जम्मा खर्च रु.	प्रमुख भौतिक उपलब्धी विवरण	हालसम्मको खर्च मै वाँकी रहेको रकम		कैफियत
		परिमाण	खर्च रकम रु.	परिमाण	खर्च रकम रु.			संख्या	रकम रु.	
१	२	३	४	५	६	७	८	९	१०	११
(क) पूँजिगत कार्यक्रम तर्फ										
१	जग्गा खरिद									
२	फर्निचर									
३	सवारी साधन									
४	मेरीनरी औजार (कम्यूनिटर, प्रिन्टर,....)									
५	भवन तथा कम्पाउण्ड वाल निर्माण									
६	पूँजिगत सुधार : भवनमर्मत, रझरोगन, कोठा थपघट, छाना तथा कम्पाउण्डवाल मर्मत आदि									
७	सेस्ता सुधार : मोठ, लिखत, फिल्डबुक सेस्ता आदि बाइण्डइङ तथा व्यवस्थापन									
कुल जम्मा (क)										

तयार गर्ने अधिकृतको नाम :

दस्तखत :

पद :

मिति :

कार्यालय प्रमुखको नाम :

दस्तखत :

पद :

मिति :

(ख) चालु तर्फ

-: ३३ :-

आ.व. :
कार्यालयको नाम :

प्रगति अवधि : (चौमासिक/बार्षिक)

क्र. सं.	शीर्षक/कार्यक्रम	स्थानीय कोषबाट		विभागीय कोषबाट		दुवै कोषबाट जम्मा खर्च रु.	भौतिक प्रगति		प्रमुख भौतिक उपलब्धी विवरण	हालसम्मको खर्च भै वाँकी रहेको		कैफियत
		परिमाण	खर्च रकम रु.	परिमाण	खर्च रकम रु.		परिमाण	खर्च रकम रु.		संख्या	रकम रु.	
१	२	३	४	५	६	७	८	९	१०	११	१२	१३
१	सचिवालय खर्च र बैठक भत्ता											
२	तालिम कार्यक्रम (कम्यूटर तालिम)											
३	कार्यालय सम्बन्धी : (कार्यालय सामान, अरु मालसामान, छपाई, पत्रपात्रिका, वीमा खर्च, दुवारी खर्च, हलाक खर्च, विज्ञापन आदि)											
४	मर्मत तथा संभार (फर्निचर, सवारी साधन, प्लान्चर, कम्यूटर, प्रिण्टर, फ्लाक्स, फोटोकपी आदि)											
५	इन्धन (जेनेरेटर र इन्हर्टरको लागि)											
कूल जम्मा (ख.)												
पूँजीगत तथा चालु खर्चको कूल जम्मा (कै+ख.)												

नोट:

- १) वार्षिक प्रगति विवरण साथ यस अनुसूचीको खण्ड “ग” बमोजिमको प्रगति पृष्ठ्याई फाराम समेत भरी अनिवार्य रूपमा संलग्न गरी पठाउनु पर्नेछ ।
- २) खर्च विवरण पठाउदा पूँजीगत र चालु खर्च स्पष्ट रूपमा छुट्टिने गरी पठाउनु पर्नेछ ।
- ३) परिमाण महलमा उपलब्धिलाई सख्त्यामा उल्लेख गर्नु पर्ने छ ।
- ४) प्रमुख भौतिक उपलब्धी विवरण भन्ने महलमा खर्च रकमबाट के कस्ता कार्यहरु सम्पन्न गरिएको हो, सो खुलाउनु पर्नेछ । परिमाण महलमा उपलब्धिलाई सख्त्यामा उल्लेख गर्नुपर्ने छ ।
- ५) अन्य शीर्षकमा खर्च भएको भए थप शीर्षक दिई लेख्नु पर्नेछ ।
- ६) उल्लेखित विवरणहरु मालपोत कार्यालयले, नापी र भूमिसूधार कार्यालयको छुटा छुटै विवरणलाई समेत संकलन गरी एकैसाथ पठाउनु पर्नेछ ।
- ७) थप प्रगति पृष्ठ्याई आवश्यक भएमा छुटै विवरण संलग्न गर्न सकिने छ ।

तयार गर्ने अधिकृतको नाम :

दस्तखत :

पद :

मिति :

कार्यालय प्रमुखको नाम :

दस्तखत :

पद :

मिति :

(ग) बार्षिक प्रगति विवरण पुष्ट्याई फाराम

बर्ष भरिमा जि.वि.स.बाट प्राप्त जम्मा रकम रु.

विभागीय कोषमा पठाएको रकम रु.

कार्यालयबाट खर्च भएको जम्मा रु.

आ. व. :

कार्यालयको नाम :

प्रमुख भौतिक उपलब्धी			स्वीकृत रकम रु.		दुबै कोषको जम्मा स्वीकृत रकम रु.	जम्मा खर्च भएको रकम			खर्च भै बांकी रकम रु.	कैफियत	
क्र. सं.	कार्यक्रम/मूल्य कार्य/सामानको नाम	विवरण/व्याख्या	इकाई	संख्या		स्थानीय कोषको कार्यक्रमबाट रु.	विभागीय कोषको कार्यक्रमबाट रु.	स्थानीय कोषबाट रु.	विभागीय कोषबाट रु.		
१	२	३	४	५	६	(५+६) ७	८	९	(८+९) १०	११	१२
	अ) पूँजिगत तर्फ										
	१) जग्गा खरिद	रो/वि.									
	२) फर्निचर										
	क) दराज	थान									
	ख) च्याक	थान									
	ग) टेबल	थान									
	घ) सोफासेट	थान									
	ड) अफिस टेबल	थान									
	३) सवारी साधन										
	क) मोटरसाईकल	थान									
	ख) साईकल	थान									
	४) मेशिनरी औजार										
	क) कम्प्युटर	थान									

	ख) प्रिन्टर	थान								
	ग) फोटोकपि मेशिन	थान								
	घ) फ्लाक्स	थान								
	ङ) जेनेरेटर	थान								
	च) इन्भर्टर	थान								
	छ) व्याट्री (सोलार/ इन्भर्टर, सवारी साधन)	थान								
	ज) सोलार	थान								
	झ) यू.पी.एस.	थान								
	५) भवन तथा कम्पाउण्ड वाल निर्माण									
	क) कार्यालय भवन									
	ख) आवास भवन									
	ग) ट्रॉवाईलेट निर्माण									
	घ) विश्रामस्थल निर्माण									
	ङ) चौकीदार भवन निर्माण									
	च) कम्पाउण्डवाल निर्माण									
	छ) कोठा थप									
	६) पूँजिगत सुधार									
	क) भवन मर्मत									
	ख) कम्पाउण्डवाल मर्मत									
	ग) काउण्टर निर्माण									
	घ) छाना मर्मत									
	ङ) प्लाष्टर									

	च) रंगरोगन										
	छ) ट्वाईलेट मर्मत										
	७) स्लेस्टा सुधार										
	क) मोठ वाइन्डज़										
	ख) लिखत वाइन्डज़										
	ग) फिल्डबुक वाइन्डज़										
	घ) प्लट रजिस्टर वाइन्डज़										
	ड) फांटवारी वाइन्डज़										
	च) स्लेस्टा मर्मत र सुधार										
	आ) चालु तर्फ										
	१) सचिवालय खर्च र बैठक भत्ता										
	क) बैठक भत्ता										
	ख) सचिवालय खर्च										
	ग) खाजा खर्च										
	२) तालिम कार्यक्रम (कम्प्यूटर)										
	३) कार्यालय सम्बन्धी										
	क) छपाइ										
	ख) सामान										
	ग) ढुवानी										
	घ) विमा खर्च										
	ड) हुलाक खर्च										

	च) विज्ञापन							
	४) मर्मत तथा संभार							
	क) मोटर मर्मत							
	ख) मोटरसाइकल मर्मत							
	ग) साईकल मर्मत							
	घ) फर्निचर (मर्मत)							
	ङ) कम्प्यूटर मर्मत							
	च) फोटोकपि मेशिन मर्मत							
	छ) प्रिन्टर मर्मत							
	ज) प्लान्चेस मर्मत							
	झ) नक्सा मर्मत							
	५) इच्छन							
	क) डिजेल							
	ख) पेट्रोल							
	गं) व्याट्री							
	द) अन्य/विविध							
	जम्मा:							

नोट : (१) भूमिसुधार र नापी कार्यालयको समेत विवरण संकलन गरी मालपोत कार्यालय (सचिवालय) ले एकमुष्ट विवरण विभागमा पठाउने र सो को १ प्रति अभिलेख राख्नु पर्ने ।

(२) प्रत्येक आ.व.को प्रत्येक कार्यालयको स्पष्ट हुने गरी छुट्टा छुट्टै फाराम भरी पठाउनु पर्ने ।